

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम  
सार्वजनिक गरिएको

## जिल्ला प्रशासन कार्यालय, रसुवाको चौथो त्रैमासिक प्रगति विवरण स्व:प्रकाशन (Proactive Disclosure)

आ.व. २०७९/०८०

बैशाख-असार



प्रकाशक:




नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

रसुवा



नेपाल सरकार  
गृह मन्त्रालय  
जिल्ला प्रशासन कार्यालय  
रसुवा

१. जिल्ला प्रशासन कार्यालय, रसुवाको स्वरूप र प्रकृति :

जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो । स्थानीय प्रशासन ऐन, २०२८ ले जिल्लाको शान्ति र व्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने साथै, जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रशासकीय अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरेको छ । जिल्लामा विकास निर्माण कार्यहरूको लागि उपर्युक्त वातावरण निर्माण गर्न समन्वय र सहजीकरण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाबाट यस जिल्लामा शान्ति सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, प्रभावकारी सेवा प्रवाह, विकासात्मक गतिविधिहरूमा समन्वय तथा सुशासन लगायतका विषयमा कार्य गर्ने गरी जिल्ला प्रशासन कार्यालय, रसुवाको वार्षिक कार्ययोजना, २०८० जारी गरी कार्यान्वयन भइरहेको छ ।

२. जिल्ला प्रशासन कार्यालय, रसुवाको मुख्य मुख्य काम, कर्तव्य र अधिकार :

- जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने,
- नागरिकता प्रमाणपत्र वितरण गर्ने,
- E-Passport को फर्म संकलन तथा वितरण,
- नाबालक परिचयपत्र,
- आदिवासी जनजाती, दलित सिफारिस,
- नाता प्रमाणित,
- आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन,
- हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण,
- विस्फोटक पदार्थ सिफारिस र नियमन,
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन,
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन,
- गैरसरकारी संघ, संस्था दर्ता, नवीकरण र नियमन,
- स्थानीय प्रशासनको सञ्चालन,
- बाल कल्याण तथा बाल अधिकारको संरक्षण,
- भ्रष्टाचार नियन्त्रण,
- सार्वजनिक कार्यालय, संस्थाहरू निरीक्षण तथा अनुगमन/सुशासन कायम,
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदीको नियन्त्रण,
- विपद् व्यवस्थापन,
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन,
- चिठ्ठा, जुवा आदीको नियन्त्रण,




- जिल्लास्तरमा सार्वजनिक उत्सव,
- मु-आब्जा निर्धारण,
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस,
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पतिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने,
- लागू औषध नियन्त्रण र प्रशासन,
- जिल्ला स्थित कारागारको व्यवस्थापन,
- जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन,
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण,
- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग,
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना संकलन र विश्लेषण,
- जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग,
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ,
- हिसक जन्तु मार्ने ,
- सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने,
- तिब्बतीयन शरणार्थी परिचय—पत्र नवीकरण,
- अन्तर्राष्ट्रिय सीमा प्रशासन ।
- न्याय सम्पादन सम्बन्धी कार्य
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन
- नेपाल सरकार, गृह मन्त्रालयले दिएको निर्देशन बमोजिमको अन्य कार्यहरु:

### ३. जिल्ला प्रशासन कार्यालय, रसुवाको स्वीकृत दरबन्दी, कार्यरत कर्मचारी र शाखा प्रमुखहरु:

#### क. स्वीकृत दरबन्दी:

उपसचिव, रा.प.द्वितीय(प्र./सा.प्र.)	- १
शाखा अधिकृत, रा.प.तृतीय(प्र./सा.प्र.)	- १
नायब सुब्बा, रा.प.अनं.प्रथम(प्र./सा.प्र.)	- ४
लेपापाल, रा.प.अनं.प्रथम(प्र./लेखा)	- १
कम्प्युटर अपरेटर, रा.प.अनं.प्रथम(प्र./सा.प्र.)	- २
खरिदार, रा.प.अनं.द्वितीय(प्र./सा.प्र.)	- ४
हलुका सवारी चालक, श्रेणी विहीन	- १
कार्यालय सहयोगी, श्रेणी विहीन	- ६
जम्मा दरबन्दी संख्या	- २०






ख. कार्यरत कर्मचारी:

क्र.सं.	नाम, थर	पद	स्थायी ठेगाना	मोबाईल नं.
१.	श्री प्रकाशचन्द्र अधिकारी	प्रमुख जिल्ला अधिकारी	तनहुँ	९८५१२७७७७७
२.	श्री दयाराम पौडेल	सहायक प्रमुख जिल्ला अधिकारी	रसुवा	९८५११६४४२२
३.	श्री लोक नाथ अगस्ती	नायब सुब्बा	रसुवा	९८४१३७६५०७
४.	श्री ध्रुव कुमार खत्री	नायब सुब्बा	सुर्खेत	९८४८१६११३६
५.	श्री रवि घिमिरे	लेखापाल	ललितपुर	९८६०४८९७३४
६.	श्री अशोक कुमार चौधरी	कम्प्युटर अपरेटर	उदयपुर	९८५२८५१०३०
७.	श्री सेन ग्याल्मो तामाङ	कम्प्युटर अपरेटर	रसुवा	९८४३५०७९६९
८.	श्री सम्झना बि.क.	विवरण दर्ता अपरेटर	रसुवा	९८६९२४६१४८
९.	श्री अर्पण पोखरेल	खरिदार	मोरङ	९८५२०२३५६०
१०.	श्री पुष्पाञ्जली गुप्ता	खरिदार	रौतहट	९८४००६५९०४
११.	श्री रामशरण आचार्य	हलुका सवारी चालक	रसुवा	९८६९०४७६८२
१२.	श्री चेतनाथ भट्ट	कार्यालय सहयोगी	रसुवा	९७४१०८६३५८
१३.	श्री झवराज न्यौपाने	कार्यालय सहयोगी	रसुवा	९८४१०८४७१९
१४.	श्री सुरेश पुडासैनी	कार्यालय सहयोगी	नुवाकोट	९८४९१६३२७८
१५.	श्री पोष प्रसाद न्यौपाने	कार्यालय सहयोगी	रसुवा	९८४३१२६५१३
१६.	श्री अम्बिका देवकोटा	कार्यालय सहयोगी	रसुवा	९८६०८०६३९८
१७.	श्री अप्सरा घिमिरे	कार्यालय सहयोगी	रसुवा	९८६०८०६२८२

ग. शाखागत कर्मचारी विवरण:

क्र.सं.	शाखाको नाम	शाखा प्रमुख	पद	सम्पर्क न.	कोठा नं.
१.	स्थानीय प्रशासन, मुद्दा तथा शान्ति सुरक्षा शाखा	श्री ध्रुव कुमार खत्री	नायब सुब्बा	९८४८१६११३६	३
		श्री अशोक कुमार चौधरी	कम्प्युटर अपरेटर	९८५२८५१०३०	६
		श्री रामशरण आचार्य	हलुका स.चालक	९८६९०४७६८२	३
		श्री झवराज न्यौपाने	कार्यालय सहयोगी	९८४१०८४७१९	३
२.	नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा	श्री लोक नाथ अगस्ती	नायब सुब्बा	९८४१३७६५०७	७
		श्री सेन ग्याल्मो तामाङ	कम्प्युटर अपरेटर	९८४३५०७९६९	७
		श्री अम्बिका देवकोटा	कार्यालय सहयोगी	९८६०८०६३९८	७
		श्री सम्झना बि.क.	विवरण दर्ता अपरेटर	९८६९२४६१४८	४
		श्री अप्सरा घिमिरे	कार्यालय सहयोगी	९८६०८०६२८२	४
३.	राहदानी तथा जिन्सी दर्ता शाखा	श्री पुष्पाञ्जली गुप्ता	खरिदार	९८४००६५९०४	८
		श्री पोष प्रसाद न्यौपाने	कार्यालय सहयोगी	९८४३१२६५१३	८
४.	गुनासो सुनुवाइ तथा अभिलेख व्यवस्थापन शाखा	श्री अर्पण पोखरेल	खरिदार	९८५२०२३५६०	७
५.	आर्थिक प्रशासन शाखा	श्री रवि घिमिरे	लेखापाल	९८६०४८९७३४	५
		श्री सुरेश पुडासैनी	कार्यालय सहयोगी	८४९१६३२७८	५

४. कार्यालयका शाखागत सेवा र जिम्मेवार कर्मचारी विवरणः

शाखा	सेवा प्रवाह विवरण
<p>स्थानीय प्रशासन, मुद्दा तथा शान्ति सुरक्षा शाखा</p> 	<p>■ <u>स्थानीय प्रशासन सम्बन्धी सेवाहरूः</u></p> <ul style="list-style-type: none"> <li>• गृह मन्त्रालय लगायत माथिल्लो निकायबाट प्राप्त निर्देशन/परिपत्रहरू दर्ता, कार्यान्वयन एवं प्रतिउत्तर गर्ने ।</li> <li>• कार्यालयमा प्राप्त पत्रहरूको प्रतिउत्तर तयार गरी पठाउने ।</li> <li>• आपूर्ति, व्यवस्थापन तथा बजार अनुगमन ।</li> <li>• कर्मचारी हाजिरी, विदा आदीको अभिलेख राख्ने ।</li> <li>• दर्ता, चलानी सम्बन्धी ।</li> <li>• कार्ययोजनाहरू तयार गरी कार्यान्वयन गर्ने ।</li> <li>• विभिन्न बैठकहरू सञ्चालन ।</li> <li>• विपद् व्यवस्थापन सम्बन्धी काम ।</li> <li>• नाबालक परिचयपत्र वितरण ।</li> <li>• संघसंस्था दर्ता तथा नवीकरण ।</li> <li>• पारिवारिक विवरण प्रमाणित ।</li> <li>• सरकारी तथा सार्वजनिक निकायको सवारी साधन जिल्ला बाहिर र सार्वजनिक विदा सञ्चालन गर्ने सवारी अनुमति जारी ।</li> <li>• पत्रपत्रिका दर्ता ।</li> <li>• आदीवासी/जनजाती, दलित, खस आर्य प्रमाणित ।</li> <li>• नाम, थर वा उमेर आदी प्रमाणित ।</li> <li>• पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस ।</li> <li>• तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण ।</li> <li>• हातहतियार नवीकरण तथा स्थानान्तरण ।</li> <li>• नाता प्रमाणित ।</li> <li>• विविध कार्य ।</li> </ul>
	<p>■ <u>मुद्दा सम्बन्धी सेवाहरूः</u></p> <ul style="list-style-type: none"> <li>• नियामक निकायहरूबाट प्राप्त उजुरीहरू दर्ता एवं फर्छ्यौट ।</li> <li>• ठाडो उजुरी दर्ता एवं फर्छ्यौट ।</li> <li>• जिल्ला सरकारी वकील कार्यालय मार्फत फौजदारी अभियोग मुद्दा दर्ता एवं फैसला ।</li> </ul>
	<p>■ <u>शान्ति सुरक्षा सम्बन्धीः</u></p> <ul style="list-style-type: none"> <li>• जिल्ला सुरक्षा समितिको बैठक तथा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक गर्ने ।</li> <li>• जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्न जिल्लास्थित सुरक्षा निकायलाई समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने ।</li> <li>• सरकारी तथा सर्वजनिक सम्पत्ति, विकास निर्माण आयोजना लगायतको सुरक्षा व्यवस्थापन ।</li> <li>• नेपाल-चीन सीमास्तम्भ अघावधिक एवं सुरक्षा ।</li> </ul>
नागरिकता तथा राष्ट्रिय	■ <u>नेपाली नागरिकता सम्बन्धीः</u>



नेपाल सरकार  
गृह मन्त्रालय  
जिल्ला प्रशासन कार्यालय  
रसुवा

परिचयपत्र व्यवस्थापन शाखा	<ul style="list-style-type: none"><li>नेपाली नागरिकता तथा प्रतिलिपि नागरिकता जारी ।</li><li>नागरिकताको अभिलेख व्यवस्थापन ।</li></ul>
	<ul style="list-style-type: none"><li>राष्ट्रिय परिचय सम्बन्धी:</li><li>राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन एवं वितरण ।</li></ul>
राहदानी तथा जिन्सी दर्ता शाखा	<ul style="list-style-type: none"><li>राहदानी (E-Passport) का लागि विवरण संकलन तथा वितरण ।</li><li>कार्यालयमा रहेको सबै सामानहरूको जिन्सी खातामा अभिलेख अद्यावधिक गरी प्रत्येक आ.व.मा जिन्सी निरीक्षण गरी प्रतिवेदन पेश गर्ने ।</li></ul>
गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखा	<ul style="list-style-type: none"><li>कार्यालयबाट हुने सेवा प्रवाह सम्बन्धी प्राप्त गुनासोहरू संकलन गरी अभिलेख व्यवस्थापन गर्ने ।</li><li>ठाडो उजुरी संकलन गर्ने ।</li></ul>
आर्थिक प्रशासन शाखा	<ul style="list-style-type: none"><li>आर्थिक सम्बन्धी राय पेश गर्ने ।</li><li>राजश्व संकलन ।</li></ul>

#### ५. सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धी सेवाहरू

##### • हटलाईन सेवा सञ्चालन

जिल्ला भित्रको समग्र शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन र सुशासन सम्बन्धी कुनै गुनासो, सल्लाह वा सुझावहरू प्राप्तिका लागि २०७५ असारदेखि निरन्तर हटलाईन सेवा (५४००१९) सञ्चालन गरिएको छ । उक्त सेवा २४सै घण्टा उपलब्ध हुने साथै, गुनासोकर्ताहरूबाट प्राप्त गुनासोहरूलाई तत्कालै सम्बोधन गरी सोको अद्यावधिक जानकारी समेत गुनासोकर्तालाई उपलब्ध गराइन्छ ।

##### • स्तनपान कक्ष व्यवस्थापन

सुत्केरी तथा साना बच्चा भएका महिला सेवाग्राहीहरूको लागि स्थलपान कक्ष निर्माण गरिएको छ । विगतमा निर्माण भएको कक्षलाई अझ व्यवस्थित बनाइएको छ ।

##### • लैङ्गिक मैत्री शौचालय व्यवस्थापन


कार्यालयमा पुरुष तथा महिला सेवाग्राहीहरूको लागि छुट्टा छुट्टै सफा तथा पर्याप्त पानीको सुविधा सहितको शौचालयको व्यवस्था गरी महिला शौचालयमा सेनीटरी प्याडको समेत व्यवस्था गरिएको छ ।

##### • सुविधायुक्त प्रतिकालय

कार्यालय परिसरमा रहेको प्रतिकालयमा चिसो मौषममा न्यानो हुने गरी झ्याल तथा ढोकाको व्यवस्था छ । जिल्लाको समग्र विशेषता झल्कने गरी विभिन्न दृष्य सामग्रीहरू राखिएको छ । साथै, प्रतिकालय भित्र सेवा प्राप्तिका लागि आवश्यक पर्ने सूचना, फारम, निवेदन लेखका लागि कागज, कलम, स्ट्याम्प प्याड लगायतका सामग्रीहरू व्यवस्थापन गरिएको छ ।

##### • जिल्ला र पाँच वटै गाउँपालिकाको पहिचान सहितको स्तम्भ निर्माण

कार्यालयको प्राङ्गणमा जिल्लाको समग्र राजनैतिक विभाजनका बारेमा सेवाग्राहीहरूलाई जानकारी गराउने उद्देश्यले ५ वटै गाँउपालिकाको वडा सीमांकन तथा नामाकरण सहितको नक्साको स्तम्भ मर्मत सम्भार गरिएको छ ।



• **कार्यालयका गतिविधिहरू Web site/Face book page मार्फत नियमित रूपमा अद्यावधिक**

कार्यालयका सम्पूर्ण गतिविधि, सूचना, जानकारीहरूलाई कार्यालयको Web site/Face book page मार्फत नियमित रूपमा अद्यावधिक गरी सार्वजनिक गर्ने गरिएको छ । जसबाट सेवाग्राहीहरूको सूचनाको हक कार्यान्वयनमा सुनिश्चित भएको छ । जिल्ला प्रशासन कार्यालयका अतिरिक्त जिल्लामा रहेका सबै सरकारी कार्यालयहरूको Facebook पेज सञ्चालन मा रहेको छ ।

• **कार्यालयको मासिक प्रगति Web Site मार्फत सार्वजनिक**

कार्यालयले मासिक रूपमा सम्पादन गरेका कार्यहरूको संख्यात्मक विवरण कार्यालयको Web site मार्फत सार्वजनिक गर्ने गरिएको । जसबाट कार्यालयको कार्यसम्पादन अवस्थाका बारेमा सरोकारवालाहरूलाई जानकारी हुनेछ ।

• **CCTV जडान तथा Networking**

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कार्यालय परिसरभित्र सेवाग्राही तथा कर्मचारीहरूका गतिविधि निगरानी हुने गरी CCTV जडान गरिएको छ । CCTV मार्फत सेवाग्राही तथा कर्मचारीहरूका व्यवहार नियन्त्रित भई सार्वजनिक सेवा प्रवाह चुस्त, सेवाग्राही मैत्री भएको छ । साथै, सामाजिक अपराध, अवैध चोरी पैठारी, अवैध वस्तुको ओसारपसार, सडक दुर्घटना लगायतका गतिविधिहरू न्यूनीकरण गरी जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि वेत्रावती देखि रसुवागढी नाका सम्म पासाडल्यामू सडक खण्डको मुख्य बजार क्षेत्र, दुर्घटना क्षेत्र, प्रहरी चेक प्वाइन्ट, आपधरिक गतिविधि हुनसक्ने सम्भावित क्षेत्रहरूमा CCTV जडान गरी सम्बन्धीत प्रहरी चौकीहरूमा Networking गर्ने कार्य तत्काल सुरु हुने अवस्थामा छ ।

• **Help Desk सञ्चालन**

कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको प्रक्रियाका बारेमा सेवाग्राहीहरूलाई सहयोग गर्ने साथै, निवेदन, फारमहरूसमेत Help Desk बाटै लेख्ने/भर्ने व्यवस्था मिलाईएको छ । साथै, जिल्लाका सबै सरकारी कार्यालयहरूमा सो को व्यवस्थापनका लागि अनुरोध गरिएको छ ।

• **सबै सरकारी कार्यालयमा सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था**

जिल्लास्थित सबै सरकारी कार्यालयहरूबाट आफ्नो कार्यालयसग सम्बन्धीत सूचना सम्प्रेषण गर्नका लागि जिम्मेवार कर्मचारीलाई सूचना अधिकृत तोकीएको छ । साथै, सबै सूचना अधिकारीहरूको फोटो सहितको विवरण जिल्ला प्रशासन कार्यालयको Website मा अद्यावधिक गरी राखिएको छ । जसबाट सेवाग्राहीहरूले एउटै स्रोतबाट जिल्लाका सबै सूचना अधिकारीहरूको सम्पर्क विवरण पाउने र सूचना प्राप्त गर्न सहयोग भएको छ ।

• **बजार अनुगमन**

चालू त्रैमासिकमा १ पटक यस जिल्लाको धुन्चे बजारका निम्नानुसार बजार अनुगमन गरिएको ।

निम्न:



क्र. सं.	अनुगमन गरिएको क्षेत्र/प्रकृति/बस्तुहरू	संख्या	अनुगमनको विवरण (परिणाम, अवस्था र अन्य कुरा)
१	स्टोर्स तथा किराना	८	केही किराना पसल भित्र मासु, तरकारी र मदिरा समेत बेचिएको, केहीमा सबैले देखिने गरी दर्ता प्रमाणपत्र र मुल्यसूची नराखिएको पाईएको र केही किराना पसलमा भेटिएको म्याद नाघेका खाद्यपदार्थ जफत गरी नष्ट गरिएको।
२	होटल तथा रेष्टुरेन्ट	५	सरसफाईमा ध्यान दिनुपर्ने, बोर्ड, मुल्यसूची राख्नुपर्ने।
	मासु र तरकारी पसल	१	मदिरा, किराना पसल पनि राखिएको, सरसफाई सन्तोषजनक रहेको।
३	हार्डवेयर	१	दर्ता विना संचालन भइरहेको पाईएकोमा १ महिना भित्र दर्ता गर्नुपर्ने।
	फार्मोसी	१	फार्मोसी साथै क्लिनिक पनि संचालन गरेको पाइएकोले क्लिनिक संचालनका लागि अनुमति लिनुपर्ने।
४	कस्मेटिक/ब्युटीपार्लर	२	MRP मूल्य भन्दा अधिक मूल्य राखी बिक्री गरेको पाइएको।
नोट:	अनुगमनको क्रममा व्यवसायीहरूलाई साईनबोर्ड राख्न, व्यवसाय दर्ता गर्न, व्यवसाय दर्ता साथै नवीकरण गर्न, सम्पूर्ण बिक्री गरिने सामग्रीहरूको मूल्यसूची राख्न, मदिराजन्य पदार्थ छुट्टै राखी बिक्री गर्न, खरिदकर्तालाई PAN बील अनिवार्य उपलब्ध गराउन, सरसफाईमा ध्यान दिन, म्याद गुज्जेका तथा लेवल नखुलेका सामान तत्काल हटाउन निर्देशन र सुझाव दिई MRP मूल्य भन्दा अधिक मूल्य राखी बिक्री गरेमा जरिवाना सहित कारवाही हुने व्यहोरा जानकारी दिइएको।		

- सामाजिक अपराध न्यूनीकरणका लागि सचेतना अभिवृद्धि  
सामाजिक अपराध न्यूनीकरणमा स्थानीय तहको भुमिका विषयक अन्तर्क्रिया कार्यक्रम कालिका तथा उत्तरगया गाउँपालिकामा सम्पन्न भएको छ । यस कार्यक्रमका माध्यमबाट सामाजिक अपराधका क्षेत्र, कानुनी व्यवस्था तथा स्थानीय तहको भुमिका विषयमा छलफल गरिएको थियो । आगामी दिनमा सबै गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
- निःशुल्क राष्ट्रिय परिचयपत्र तथा E-Passport Online फारम सम्बन्धी:  
राष्ट्रिय परिचयपत्र तथा E-Passport का लागि सबै सेवाग्राहीहरूलाई निःशुल्क रूपमा Online Application भर्ने कार्यको थालनी भएको ।

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि :

क्र.सं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	रु. १०/- को टिकट	प्रकृया पुगे सोही दिन, नभए प्रकृया पुगेको दिन
२	नागरिकताको प्रतिलिपि वितरण	रु. १३/- को टिकट	प्रकृया पुगे सोही दिन, नभए प्रकृया पुगेको दिन
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु. १०/- को टिकट	प्रकृया पुगे सोही दिन, नभए प्रकृया पुगेको दिन
४	E-Passport सम्बन्धी	रु. २,५००/- नाबालक (१० वर्ष)	प्रकृया पुगे सोही दिन, नभए प्रकृया पुगेको दिन



नेपाल सरकार  
गृह मन्त्रालय  
जन प्रशासन कार्यालय  
रसुवा

क्र.सं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि
		रु. ५,०००/- साधारण रु. १०,०००/- (हराएको, च्यातिएको)	
५	द्रुत सेवा अभिलेख प्रमाणित	नि:शुल्क	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
६	E-Passport वितरण	नि:शुल्क	तुरुन्त (राहदानी विभागबाट राहदानी प्राप्त भएपछि)
७	गुनासो वा ठाडो उजुरी	रु. १०/- को टिकट	यथाशीघ्र
८	नाम, थर उमेर आदी प्रमाणित	रु. १०/- को टिकट	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
९	नाबालक परिचयपत्र	रु. १०/- को टिकट	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
१०	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	रु. १०/- को टिकट	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
११	नयाँ संस्था दर्ता	रु. १,०००/-	प्रक्रिया पुगे पश्चात
१२	संस्था नवीकरण	असोज महिनासम्म रु. ५००/- चैत्र महिनासम्म रु. १,०००/- असार मसान्तसम्म रु. १,५००/-	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
१३	संस्थाको विधान संशोधन	रु. १०/- को टिकट	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
१४	दलित, आदिवासी/जनजाती सिफारिस	रु. १०/- को टिकट	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
१५	पत्रपत्रिका दर्ता	दैनिक रु. १,०००/- साप्ताहिक रु. ५००/- पाक्षिक रु. ३००/- मासिक रु. २००/-	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
१६	छापाखाना दर्ता	रु. १,०००/-	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
१७	हातहतियार नामसारी	रु. १,०००/-	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
१८	हा.ह. जिल्ला भित्रको नवीकरण	रु. १५०/-	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
१९	हा.ह. नेपाल भरिको नवीकरण	रु. ३००/-	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
२०	नाम, थर जन्म मिति संशोधन	रु. १०/- को टिकट	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
२१	नाता प्रमाणित	रु. १०/- को टिकट	प्रकृत्या पुगे सोही दिन, नभए प्रकृत्या पुगेको दिन
२२	क्षतिपूर्ती एवं राहत वितरण	रु. १०/- को टिकट	प्रक्रिया पुर्याएर
२३	सार्वजनिक अपराध सम्बन्धी मुद्दा	नि शुल्क	कानून बमोजिम
२४	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	नि शुल्क	यथाशीघ्र
२५	अन्य मुद्दा	रु. १०/- को टिकट	यथाशीघ्र

क्र.सं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि
२६	तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण	रु. १००/-	प्रकृया पुगे सोही दिन, नभए प्रकृया पुगेको दिन
२७	विष्फोटक पदार्थ ईजाजत-पत्र	रु. १००/-	यथाशिघ्र
२८	विष्फोटक पदार्थ ईजाजत-पत्र नवीकरण	रु. १००/-	प्रकृया पुगे सोही दिन, नभए प्रकृया पुगेको दिन

नोट: कार्यालयमा पेश गर्नुपर्ने निवेदन तथा फारमहरू निःशुल्क रूपमा कार्यालयमा रहेको Help Desk बाट लेख्ने तथा भर्ने सुविधा रहेको छ ।

#### ७. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

क) निर्णय गर्ने प्रक्रिया : सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगाएत प्रचलित कानून बमोजिम ।

ख) निर्णय गर्ने अधिकारी :

- प्रमुख जिल्ला अधिकारी ।
- सहायक प्रमुख जिल्ला अधिकारी: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम

द. निर्णय उपर उजुरी सुन्ने अधिकारी : प्रमुख जिल्ला अधिकारी

#### ९. सम्पादित त्रैमासिक प्रगति विवरण:

क्र. सं.	सम्पादन गरेको काम	सम्पादित प्रगति विवरण					
		पहिलो त्रैमासिक	दोस्रो त्रैमासिक	तेस्रो त्रैमासिक	चौथो त्रैमासिक	वार्षिक प्रगति	
१	नागरिकता नयाँ	बंशज	६३२	२५९	२४१	३९८	१५३०
		बैवाहिक अंगिकृत	०	०	०	०	०
	नागरिकता	प्रतिलिपि	४५२	२६४	३९१	५९६	१७०३
४	E-Passport	E-Passport सम्बन्धी विवरण संकलन	७६६	७५३	६०९	६३९	२७६७
		E-Passport वितरण	७००	७५३	६९९	६५०	२८०२
५	गुनासो वा ठाडो उजुरी	४	४	११	५	२४	
६	नाम, थर उमेर आदी प्रमाणित	१	२	४	३	१०	
७	नाबालक परिचय पत्र वितरण	१०	८	१२	२२	५२	
८	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	०	०	०	२	२	
९	संघ संस्था	नयाँ दर्ता	३	१	०	१	५
		नवीकरण	९	६	११	१०	३६
		विधान संशोधन	०	०	१	२	३
१०	दलित, आदीवासी/जनजाती सिफारिस	५	११	३३	२०	६९	
११	पत्रपत्रिका दर्ता	०	०	०	०	०	
१२	हातहतियार	नामसारी	०	०	०	०	०



क्र. सं.	सम्पादन गरेको काम		सम्पादित प्रगति विवरण				
			पहिलो त्रैमासिक	दोस्रो त्रैमासिक	तेस्रो त्रैमासिक	चौथो त्रैमासिक	वार्षिक प्रगति
		जिल्ला भित्रको नवीकरण	०	०	०	२	२
		नेपाल भरिको नवीकरण	०	०	०	०	०
१३	विष्फोटक पदार्थ इजाजतपत्र	नयाँ वितरण	३	०	०	४	४
		नवीकरण	०	०	२३	०	२३
१४	सार्वजनिक अपराध मुद्दा	नयाँ मुद्दा दर्ता	१	२	३	०	६
		मुद्दा फछ्यौट	३	५	५	४	१७
१५	बजार अनुगमन		१	१	१	१	४
१६	राष्ट्रिय परिचयपत्र	विवरण संकलन	१५५९	९२६	८११	९१४	४२१०
		रसुवा जिल्लाको					
		बेजिल्ले	३४	१२	१६	१८	८०
		वितरण					
		रसुवा जिल्लाको	७	९	२	३	२१
		बेजिल्ले	०	०	०	०	०
१७	बैठक	जिल्ला विपद् व्यवस्थापन समिति	१	३	२	३	९
		जिल्ला सुरक्षा समिति	१९	१३	९	८	४९
		अन्तर जिल्ला सुरक्षा समन्वय	१	०	१	०	२
		जिल्लास्तरी कोभिड संकट व्यवस्थापन केन्द्र	०	०	१	०	१
		कार्यालय प्रमुख	३	४	४	३	१४
		सूचना अधिकारी	१	१	२	१	५
		जग्गा मुआब्जा निर्धारण	१	२	१	५	९
		कार्यालयमा कार्यरत कर्मचारीसँग	३	३	३	३	१२
		विविध	६	८	९	१५	३८

#### १०. कार्यालय प्रमुख र सूचना अधिकारी विवरण

##### क) कार्यालय प्रमुख :

- नाम: श्री प्रकाशचन्द्र अधिकारी
- पद: प्रमुख जिल्ला अधिकारी
- सम्पर्क: ९८५१२७७७७७
- इमेल: [rasuwada@gmail.com](mailto:rasuwada@gmail.com)

##### ख) सूचना अधिकारी/गुनासो सुन्ने अधिकारी :

- नाम: दयाराम पौडेल
- पद: सहायक प्रमुख जिल्ला अधिकारी
- सम्पर्क: ९८५११६४४२२
- ईमेल: [rasuwada@gmail.com](mailto:rasuwada@gmail.com)



११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजना ऐन, २०१८
- आवश्यक पदार्थ नियन्त्रण(अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- केहि सार्वजनिक अपराध(नियन्त्रण) ऐन, २०२७
- भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
- राहदानी ऐन, २०७६
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन, २०३४
- उपभोक्ता संरक्षण ऐन, २०७५
- जग्गा प्राप्ति ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- राहदानी (पहिलो संशोधन) नियमावली, २०७८
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजना नियमावली, २०२८
- सुशासन(व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय नीति, २०७५
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौं संशोधन) मापदण्ड, २०७७
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
- गृह प्रशासन सुधार कार्ययोजना योजना, २०७८
- जिल्ला प्रशासन सुधार कार्ययोजना, २०७९
- जिल्ला प्रशासन कार्यालय, रसुवाको वार्षिक कार्ययोजना, २०७९



क.सरकारी तथा सार्वजनिक निकायका कार्यालय प्रमुखहरूको विवरणः

क्र.सं.	कार्यालय	कार्यालय प्रमुख	मोबाईल नम्बर	फोन नं.
<b>संघीय सरकार अन्तर्गत</b>				
१.	जिल्ला प्रशासन कार्यालय	प्रकाशचन्द्र अधिकारी	९८५१२७७७७७	५४०१३१
२.	रसुवा जिल्ला अदालत	मुना अधिकारी ढकाल	९८४१३२२२००	५४०१२१
३.	जिल्ला समन्वय समितिको कार्यालय	गणेश गैरे	९८५८७५०७५७	५४०२५२
४.	कोष तथा लेखा नियन्त्रक कार्यालय	सुरेश सुवेदी	९८४६०५००७१	५४०१५०
५.	लामटाड राष्ट्रिय निकुञ्ज कार्यालय	प्रमोद भट्टराई	९८४०१९००११	५४०२१९
६.	जिल्ला सरकारी वकील कार्यालय	याम बहादुर बाँनिया	९८५१२११३३४	५४०१७७
७.	रसुवा भन्सार कार्यालय	राम प्रसाद पाठक	९८५१००६६१०	५४३००७
८.	श्री विष्णु दल गण, ब्राबल ब्यारेक	विक्रम थापा	९८५११३२५०३	५४०१०२
९.	जिल्ला प्रहरी कार्यालय	सुवास बुढाथोकी	९८५१२७५५५५	५४०१९९
१०.	स.प्र.बल नेपाल, नं. २० गुल्म हे.क्वा.	पंकज चन्द	९८५१२७२२३७	५४००३७
११.	राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय	मोहन प्रसाद आचार्य	९८५११८१३५३	५४०२२०
१२.	अध्यागमन कार्यालय	चुडामणि अर्याल	९८५१२४५८०३	५४३००३
१३.	शिक्षा विकास तथा समन्वय इकाई	रमाकान्त अर्याल	९८४६३५६६९०	५४०१५७
१४.	नापी कार्यालय	संजिव कुमार राउत	९८५१२०९१७९	५४०१३४
१५.	मालपोत कार्यालय	गणेश श्रेष्ठ	९८५१११४९६०	५४०१३५
१६.	जिल्ला निर्वाचन कार्यालय	सुदिप खनाल	९८५१२७७१५४	५४०१५४
१७.	जिल्ला हुलाक कार्यालय	प्रज्वल अधिकारी	९८५१२२८०२१	५४०१४५
१८.	कारागार कार्यालय	कैलास देवकोटा	९८५१२७६७७७	५४०२४९
१९.	प्लान्ट क्वारेन्टाईन कार्यालय	होम बहादुर बि.क.	९८६३१९५१३०	५४३१०९
२०.	खाद्य आ.नि.गुणस्तर प्रमाणिकरण कार्यालय	नविन देउजा	९८५१२५४१२८	५४३१०६
२१.	सघन शहरी तथा भवन निर्माण आयोजना	अजय आचार्य	९८५१३१०३२६	५४००६१
<b>प्रदेश सरकार अन्तर्गत</b>				
२२.	घरेलु तथा साना उद्योग कार्यालय	वृहस्पति तामाङ	९८५१०५५०७१	५४०१४०
२३.	डिभिजन वन कार्यालय	अनिल रेग्मी	९८५११०८८२८	५४०१०७
२४.	जिल्ला अस्पताल	डा.अमित कुमार साह	९८५१२५५४०७	५४०२४५
२५.	स्वास्थ्य कार्यालय	भिमसागर गुराँगाई	९८५५०६८८५८	५४०१८८
२६.	जलस्रोत तथा सिंचाई विकास सब-डिभिजन कार्यालय	ई.गोविन्द प्रसाद भुर्तेल	९८५१२११७७५	५४००५८
२७.	जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र	डा.चन्द्रवली साह	९८५१२१३१७५	५४०२१४
२८.	प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धुन्चे सम्पर्क कार्यालय	कृष्ण प्रसाद उपाध्याय	९८५११२६२१६	
२९.	पशु सेवा सम्पर्क केन्द्र	नित्यानन्द सिंह	९८०४७०९१८०	५४०१२९
<b>स्थानीय तह</b>				
३०.	गोसाईकुण्ड गाउँपालिका	दुतेन्द्र चाम्लिङ	९८४१९३५३९६	
३१.	कालिका गाउँपालिका	कृष्ण बहादुर के.सी.कुँवर	९८५११८५०९६	
३२.	नौकुण्ड गाउँपालिका	नविन गिरी	९८४१११५१००	



क्र.सं.	कार्यालय	कार्यालय प्रमुख	मोबाईल नम्बर	फोन नं.
३३.	आमाछोदिङ्मो गाउँपालिका	धर्मर बहादुर जि.सी.	९८४०८०५३०१	
३४.	उत्तरगया गाउँपालिका	दिपक प्रसाद अधिकारी	९८५१२५४७९०	
<b>नेपाल सरकार अन्तर्गतका परिषद्/प्रतिष्ठान तथा अर्ध सरकारी निकायहरू</b>				
३५.	चरन तथा घाँसेवाली अनुसन्धान केन्द्र	वीरेन्द्र खनाल	९८४१३९०७९८	
३६.	रेन्वो ट्राउट मत्स्य अनुसन्धान केन्द्र	महेन्द्र भण्डारी	९८५७०६०९०८	
३७.	ने. वि. प्राधिकरण, धुन्चे वितरण केन्द्र	संजिव भट्टराई	९८५१२७३७२०	
३८.	नेपाल टेलिकम	एविन खत्री	९८५११७७९९१	
३९.	स्वास्थ्य बीमा बोर्ड, रसुवा शाखा	सोनाम सिंह	९८५१३००६५४	
४०.	नेपाल बैंक लि., धुन्चे शाखा	नारायण राज श्रेष्ठ	९८५११०६५३६	
४१.	राष्ट्रिय वाणिज्य बैंक, धुन्चे शाखा	हेमन्त सुवेदी	९८५१३४११२९	
४२.	कृषि विकास बैंक, धुन्चे शाखा	भिम बहादुर खड्का	९८५१००८९१०	

*(Handwritten signature)*

*(Handwritten signature)*